


वराहपोखरी गाउँपालिकाको सातौँ गाउँसभामा गाउँपालिका
अध्यक्ष श्री शालिकराम बन्जाराज्यूद्वारा प्रस्तुत

आर्थिक वर्ष २०७७।०७८ को

वार्षिक नीति तथा कार्यक्रम

मिति: २०७७ साल आषाढ ०७ गते आईतबार



वराहपोखरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बाघखोरभन्ज्याङ, खोटाङ

गाउँसभाका सदस्यज्यूहरु,

कोभिड -१९ को महामारीको कारण शताब्दीकै ठूलो संकट मानवजाती माथि पैदा भएको विषम अवस्था विद्यमान छ । २०७७।०३।०७ गतेसम्म यस महामारीको कारण विश्वमा ८९ लाख १४ हजार ७८७ संक्रमित भै ४ लाख ६६ हजार ७१८ जना मानिसहरुले मृत्यु वरण गरिसकेका छन् । नेपालमा ८ हजार ६ सय ०५ भन्दा बढी संक्रमित र २२ जनाको ज्यान गईसकेको अवस्था छ । यस जिल्लाका केही स्थानीय तहहरुमा यसको संक्रमण देखिए पनि यस गाउँपालिका क्षेत्रमा हालसम्म कोभिड १९ का संक्रमित पहिचान हुन नसके पनि खुशी मानेर बस्ने अवस्था छैन । महामारीको चुनौती र असहज अवस्थाको यस दुखद् घडीमा सातौँ गाउँसभालाई सम्बोधन गर्दछु ।

यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत ज्ञात-अज्ञात व्यक्तित्वहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका महान नेपाली नागरिक र राजनीतिक नेतृत्वप्रति उच्च सम्मान प्रकट गर्दछु ।

कोभिड १९ को महामारीको कारण नेपाल भित्र र नेपाल बाहिर बसी जीवन गुमाउनु हुने नेपाली नागरिकका शोकाकुल परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै उपचारार्थ सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

कोभिड १९ को यस संक्रमणकालीन अवस्थाका कारण यस गाउँपालिका क्षेत्रका विकास निर्माण, उद्यम व्यवसाय र ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्ति परिवारहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । गुमेका अमूल्य मानव जीवनको पुन प्राप्ती र क्षतिपूर्ती हुन नसके अवस्था सबैमा जगजायर नै छ । यस गाउँपालिका क्षेत्रलाई कोभिड १९ को संक्रमण रहीत बनाउन आगामी दिनहरुमा समेत अझ बढी सतरकर्ता, समन्वय र एकता प्रदर्शन गर्न सबै गाउँबासीहरुमा विनम्र निवेदन गर्दछु ।

यस गाउँपालिकाबाट कोरोना रोकथाम, नियन्त्रण र उपचार गर्न स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरी आवश्यक सहयोग गरिदिन सम्पूर्ण उद्योगपती, व्यवसायी लगायतका महानुभावहरुमा सहयोगको अपेक्षा गर्दछु । यस विश्वव्यापी महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागी आवश्यक मार्गदर्शन, नीतिगत कानूनी र आर्थिक सहयोग गर्नुहुने संघीय सरकार र प्रदेश सरकारलाई धन्यवाद दिन चाहान्छु ।

जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्तीमा रहेर काम गर्नुहुने र सरकारले चालेको कोभिड १९ को रोकथाम र नियन्त्रणको कदमलाई सहयोग गर्नुहुने यस गाउँपालिकाका पदाधिकारीहरु, प्रशासनीक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्ण दाजुभाई तथा दिदि बहिनीहरुप्रति उच्च प्रशंसा गर्दै हार्दिक आभार प्रकट गर्दछु ।

गाउँसभाका सदस्यज्यूहरु,

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरी नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून बमोजिम गर्न पाउने व्यवस्था गरी मुलुकले युगान्तकारी राजनैतिक उपलब्धी हासिल गरेको छ । "समृद्ध नेपाल, सुखी नेपाली"को राष्ट्रिय आकाँक्षा र "कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार: सभ्य समृद्ध वराहपोखरी गाउँपालिकाको मूल आधार" भन्ने गाउँपालिकाको साँच हाँसिल गर्ने मार्गमा दत्तचित्त भई सो को लागी वराहपोखरी गाउँ कार्यपालिका प्रतिबद्ध छ ।

स्थानीय सरकार मार्फत आफ्नो गाउँ आफै बनाउने अभियान संचालन गर्न पाउनु भनेको एउटा सुनौलो अवसर र चुनौतीको रुपमा लिएको छु । नेपालको संविधानले अधिकार, श्रोत, साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता सहितको सार्वभौम अधिकार स्थानीय तहमा प्रदान गरी सकेको हुँदा स्थानीय तहलाई थप मर्यादित र व्यवस्थित बनाउदै सर्वाङ्गीण विकास गर्नु अबको आवश्यकताको रुपमा लिएको छु ।

उपस्थित गाउँसभाका सदस्यज्यूहरु तथा अन्य महानुभावहरु,

वराहपोखरी गाउँपालिकाको आ व ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भन्दा पहिले गाउँसभामा आ व २०७६/०७७ मा प्रस्तुत भएको बजेट तथा कार्यक्रम र वार्षिक नीति तथा कार्यक्रमका समीक्षा गर्न चाहान्छु ।

(क) आर्थिक क्षेत्र

☞ **कृषि** : कृषि सम्बन्धी निम्न कार्यहरु भएको

- सुखवाग्रस्त क्षेत्रमा सिंचाई विस्तार भईरहेको,
- भकारो सुधार कार्यक्रम वडा नं १, २ र ३ मा सञ्चालन भएको

- माछा पालन, बाख्रा पालन, कुखुरा पालन र तरकारी खेती प्रबर्धनको लागी कृषकहरुलाई अनुदान दिने कार्य भईरहेको
- आँप खेती, मौरी प्रबर्धन कार्यक्रम, धान खेती प्रबर्धन, सुन्तल प्रबर्धन कार्यक्रम सञ्चालन भईरहेको
- पकेट क्षेत्रको अवधारणा ल्याईएको,
- कृषी र पशु प्राविधिक नभएको कारण कृषि सम्बन्धी कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको ।

☞ उद्योग तथा वाणिज्य:

- कोभिड १९ को कारणले चालु आ व मा सीप विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न नसकिएता पनि गत आ व मा ढाका बुनाई, बाँसबाट निर्मित सामान, गुडिया र थुक्पा जस्ता समान उत्पादन गर्ने सीप सिकाई जस्ता प्रशिक्षण कार्यक्रम संचालन भई आत्मानिर्भर तथा स्वावलम्बन हुन सके जनशक्ति उत्पादन भएका,
- उद्योग र व्यापार दर्ता एवं व्यवस्थापन गर्न नसक्दा बजारीकरण हुन नसकेको
- गाउँपालिका क्षेत्र भित्र सनराइज बैंक भएकोले बैंक मार्फत स्थानीयबासीहरुलाई ऋण प्रवाह र सरकारी कारोबार सञ्चालन गर्न सहज भएको
- वराहपोखरी गाउँपालिका क्षेत्रलाई दीगो रुपमा बजारीकरण गर्न नसकिएकोले आन्तरिक राजश्व वृद्धि हुन नसकेको ।

☞ पर्यटन :

- नेपाल सरकारले आ व २०७५।०७६ मा पर्यटकीय गन्तव्यस्थलको रुपमा घोषणा गरेका १०० औँ गन्तव्य स्थलमध्ये परेको वराहपोखरी ताल क्षेत्रलाई विकास गर्न गत आ व २०७६।०७७ मा DPR तयार गरिएको,
- वराहपोखरी ताल क्षेत्रमा DPR निर्माण भई संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानको रकम उपयोग भई निम्न कार्यहरु सञ्चालन भईरहेका

१. वराहपोखरी तालको वरीपरी पैदलमार्ग निर्माण
 २. शान्तिका दूत गौतम बुद्धको मूर्ती निर्माण
 ३. राई किरातहरुको संस्कृती झल्काउने विजुवा विजुईनीको मन्दिर निर्माण
 ४. शंखेश्वर महादेव नजिक पुजा घर निर्माण
- गोकुलथुम्कामा संघीय सरकारको ठेक्का पट्टा मार्फत गत आ व देखि NTC को BTC Tower निर्माण गर्दै आएकोमा सो कार्य सम्पन्न हुन नसकेको ।

☞ सहकारी :

- सहकारी संस्थाहरुको गतिविधि कृयाशिल नरहेको ।

(ख) सामाजिक क्षेत्र

☞ शिक्षा :

- विद्यालय विस्तार र गाभ्ने कार्य गर्न नसकिएको,
- नमूना मा वि को अवधारणा ओझेलमा परेको,
- सामुदायिक विद्यालयमा भर्ना दर वृद्धि गर्न र गुणस्तर कायम गर्न नसकिएको,
- विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, ICT ल्याव, ई-लाइब्रेरी र शौचालयको व्यवस्थापन गरिएको,
- गाउँपालिकास्तरीय शिक्षा समिति गठन भई सञ्चालनमा रहेको
- कोभिड १९ को लकडाउनका कारण पठन पाठन अन्य शैक्षिक गतिविधि प्रभावित भएको
- गाउँपालिका अन्तर्गतका माध्यमिक तथा आधारभुत तहहरुमा कम्प्युटर अनुदान शिक्षक सेवा करारमा नियुक्ति गरी सूचना तथा प्रविधि शिक्षामा जोड दिएको
- म्याद सकिएका विद्यालय व्यवस्थापन समितिहरुको पुनर्गठन हुन नसकेको ।

☞ संस्कृति प्रबर्द्धन :

- स्थानीय भाषा, संस्कृति, पर्व आदि झल्काउने र प्रबर्द्धन गर्न सहयोग पुर्याउने कार्यक्रम औपचारिक रुपमा सञ्चालन गर्न नसकिएको ।

☞ स्वास्थ्य :

- विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (COVID -19) को रोकथाम तथा नियन्त्रणका लागि यस गाउँपालिका क्षेत्रभित्र रहेका नाकाहरु क्रमशः

आशावाला, धापलाङघाट, कम्पुघाट, चमेरेपुल र वंशिलाघाटमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको हेल्थ डेस्क संचालन गरिएको ।

- आधुनिक सेवा सुविधायुक्त अस्पताल र स्वास्थ्य परीक्षण गर्ने ल्याव नहुँदा कोभिड -१९ का संभावित आशंकामा रहेका व्यक्तिहरूको RDT परीक्षण र PCR परीक्षण गर्न नसकिएको
- गाउँपालिका क्षेत्र भित्र विगत महिनामा नब्बे शैय्यासम्मको क्वारेन्टाईन निर्माण गरी सञ्चालनमा रहेको
- कोभिड १९ को आशंकामा हालसम्म नेपाल भित्रबाट आएका सत्तरी जना र भारतबाट नेपाल प्रवेश गरेका सात जना गरी जम्मा सतहत्तर जनालाई यस गाउँपालिका क्षेत्र भित्र निर्माण भएका विभिन्न क्वारेन्टाईन केन्द्रहरूमा राखिएको
- क्वारेन्टाईनमा राखिएकाहरूमध्ये जम्मा २४ जनाको RTD परीक्षण गर्दा नेगेटिभ देखिएको
- तोकिएको मापदण्ड अनुसार क्वारेन्टाई केन्द्रको व्यवस्थापन गर्न नसकीएको
- कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सम्बन्धी उपकरण र स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री (PPE) खरीद गरी वितरण गरिएको
- वडा नं १ र ३ मा वर्थिङ सेन्टर निर्माण भई सञ्चालनमा रहेको र वडा नं २ मा वर्थिङ सेन्टर निर्माण भईरहेको र अन्य वडाहरू क्रमश ४, ५ र ६ मा वर्थिङ सेन्टरको छुट्टै भवन नभएको
- सबै वडाहरूमा पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रूपमा संचालन गरिएको ।
- गाउँपालिका क्षेत्र भित्रका दिर्घ रोगीहरूलाई औषधी खरिद गरी निःशुल्क रूपमा वितरण गरिएको ।

☞ समावेशीकरण :

- महिलाहरूको नेतृत्व विकास गर्न महिला सम्बन्धी वक्तृत्वकला प्रशिक्षण कार्यक्रम गरिएको
- कोभिड १९ को लकडाउनका कारण दलित/जनजाती सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसकिएको
- लैंगिक समानता र समता कायम गर्ने प्रयास भई रहेको
- सामाजिक समावेशीकरणलाई प्राथमिकता दिईएको ।

☞ खानेपानी :

- मुहान संरक्षण कार्यलाई तिब्रता दिईएको,
- साना सिंचाईको कार्यक्रम संचालन भई रहेको
- वातावरीण प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा खानेपानीको मुहान सुक्रे क्रम बढेको

☞ ज्येष्ठ नागरीक सम्मान :

- कार्यक्रम राखेर पनि सम्मान गर्न सकिएको छैन ।

(ग)पूर्वाधार विकास

☞ सडक/बाटो :

- गाउँपालिका केन्द्रसँग छ वटै वडा केन्द्रहरु जोडिएका,
- सडकको स्तरोन्नति कार्यमा तिब्रता आएको,
- संघीय सरकार पूर्वाधार विकास कार्यक्रम, प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम, प्रदेश समपूरक र विशेष अनुदान कार्यक्रम अन्तर्गत निम्न आयोजनाहरु सञ्चालन भई सम्पन्न हुने क्रममा रहेका
 १. बाघखोरभन्ज्याङदेखी ५ नं वडा कार्यालय पौवासेरासम्म सडक बाटो ट्रयाक ओपन
 २. बाँसघारी-चमेरे पुल ट्रयाक ओपन(५ नं वडा)
 ३. घोरीङ्खा-फाक्टाङ-मासिङ्टार सडक निर्माण
 ४. चेकेथुम-साकुमा सडक ट्रयाक ओपन

☞ संचार :

- कोभिड १९ सम्बन्धी अनलाईन सेवा C-MIS प्रणाली नियमित रुपमा अध्यावधिक भई सञ्चालनमा आईरहेको
- गाउँपालिकाको कार्यालय तथा सबै वडाकार्यालयमा इन्टर्नेट जडान कार्य तथा Free-WIFI व्यवस्थापनको कार्य सम्पन्न भएको,
- इन्टर्नेटको दुई ठूला टावरहरु निर्माण भई सेवा सुचारु भईरहेको,
- अडियो नोटिस बोर्ड सञ्चालनमा आईरहेको,

- गाउँपालिकाको कार्यालयमा CC-Camera जडान, डिजिटल नोटिस बोर्ड जडान तथा डिजिटल नागरीक वडापत्र जडान साथै सबै वडा कार्यालयहरूमा डिजिटल नोटिस बोर्डको जडान कार्य यसै आ.व. भित्र सम्पन्न गरिने कार्यक्रम रहेको
- सामुहिक SMS (Group SMS) प्रणाली सञ्चालनमा आईरहेको,
- गाउँपालिकाको वेवसाइट तथा मोवाइल एप्लिकेशन नियमित रूपमा अध्यावधित भई सञ्चालनमा आईरहेको ।

☞ विद्युत :

- गत आ व मा यस गाउँपालिकाको वडा नं २ स्थित धाप्लाङ र वडा नं १ को डाँडाखर्कमा विद्युतीय सेवा सञ्चालन भईसकेको र चालु आ व २०७६।०७७ मा वडा नं २ र ४ स्थित चेकेथुम, सिस्नेरी, घोरिङ्खा र धर्तुङसम्म विद्युतीय सेवा सञ्चालन भएको
- चालु आ व २०७६।०७६ मा सिन्ताङदेखि ६ नं वडा कार्यालयसम्म विद्युत विस्तारको कार्य भईरहेको
- गाउँपालिका क्षेत्र भित्र शौर्य सडक बत्ती जडान कार्य यसै आ व भित्र जडान गर्ने क्रममा रहेको ।

(घ) वातावरण तथा विपद् व्यवस्थापन

- ☞ कोभिड १९ को लकडाउनका कारणबाट विनियोजित निम्नानुसाका कार्यहरू सञ्चालन गर्न नसकिएको
 - वन तथा वातावरण सम्बन्धी कार्यक्रम
 - गाउँपालिका स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण
- ☞ कोभिड १९ को लकडाउनका कारणबाट प्रभावित व्यक्ति तथा परिवारलाई तपसिल बमोजिमका राहत सामग्रीहरू वितरण गरिएको

सि नं	वडा नं	राहत वितरण गरिएको परिवार संख्या	वितरण गरिएको राहत सामग्रीको विवरण				कैफियत
			चामल -के जी	दाल -के जी	नुन -के जी	तेल -लिट्र	
१	१, वराहपोखरी	३०५	६१८५	६९९	५३८	३४९.५	
२	२, सुन्तले	८७	१८५५	२११	१६०	१०५.५	
३	३, साउनेचउर	१२१	२३५५	२५८	२१३	१२९	

४	४, फाक्टाङ	८२	१६६५	१८४	१४९	९२	
५	५, पौवासेरा	१११	२२७०	२५७	१९७	१२८.५	
६	६, मौवाबोटे	६२	१३८५	१६४	११३	८२	
	जम्मा	७६८	१५७१५	१७७३	१३७०	८८६.५	

(ड) सुशासन, संस्थागत विकास र सेवा प्रवाह

- ☞ कोभिड १९ को लकडाउन र प्राविधिक कारणले गर्दा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्न नसकिएको,
- ☞ निर्माण भएका कानूनलाई राजपत्रमा प्रकाशन गरिएको,
- ☞ विद्युतीय शासनलाई नियमित रुपमा व्यवस्थापन गरिएको,
- ☞ आर्थिक कारोबार SUTRA प्रणालीबाट सञ्चालन भईरहेको,
- ☞ कोभिड १९ को कोभिड सम्बन्धी रिपोर्टहरु C-MIS अनलाईन प्रणालीबाट नियमित अध्यावधिक भईरहेको,
- ☞ गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा रिक्त रहेका कर्मचारीहरुको पदपूर्ती भई नियमित सेवा प्रवाहमा तुलनात्मक रुपमा प्रभावकारीता आएको
- ☞ गाउँपालिका कार्यालयको प्रिफ्याव भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको
- ☞ गाउँपालिकाको नयाँ भवनमा (डिजिटल) नागरिक वडापत्र, डिजिटल सूचना पाटी र सि सि क्यामेरा जडान कार्य यसै आ व भित्र सम्पन्न गर्न प्रयास भईरहेको साथै सबै वडा कार्यालयहरुमा डिजिटल सूचना पाटी जडान कार्य अगाडी बढेको
- ☞ वडा नं १ र ५ मा RCC वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको
- ☞ वडा नं २ को RCC वडा कार्यालय भवन निर्माणको आंशिक कार्य सम्पन्न हुन बाँकी रहेको
- ☞ वडा नं ३ को RCC वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको
- ☞ वडा नं ४ र ६ को वडा कार्यालय तत्कालिन गा वि स भवनमा नै सञ्चालन भईरहेको ।

(च) युवा तथा खेलकुद कार्यक्रम

- ☞ कोभिड १९ को लकडाउनका कारण खेलकुद सम्बन्धी निम्न कार्यक्रमहरुक सञ्चालन गर्न नसकिएको
 - पुरुष तथा महिला खेलकुद प्रतियोगिता
 - खेलाडी प्रशिक्षण कार्यक्रम
 - राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता

- ☞ युवा तथा खेलकुदको विकास गर्न वडा नं ६ स्थित मौवाबोटे खेलमैदान र वडा नं ३ स्थित साउनेचउर खेलमैदानको निर्माण तथा स्तरोन्नती कार्य भईरहेको ।

उपस्थित गाउँसभाका सदस्यज्यूहरु तथा अन्य महानुभावहरु,

कोभिड -१९ को विश्वव्यापी संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा तत्कालिन आवश्यकता पहिचान तथा कोभिड -१९ को संवेदनशीलतालाई मध्यनजर गरी यस वराहपोखरी गाउँपालिकाको आगामी आ व २०७७/०७८ को लागि पारित क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।

१. पूर्वाधार नीति

☞ सडक सम्बन्धी नीति:

- दिगो विकासको लक्ष्य, १५ औं राष्ट्रिय योजना, संघीय सरकारको वार्षिक कार्यक्रम, प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्थानीयकरण गरिँदै लगिने छ ।
- सडक तथा अन्य भौतिक पूर्वाधारको विकास गर्दै गाउँपालिका क्षेत्र भित्र गौरवको योजना सञ्चालन गरी दीगो विकास गर्ने लक्ष्य लिईएको छ ।
- चालु आ.व. मा सम्पन्न नभएका आयोजनाहरुलाई आगामी आ व मा पनि क्रमागत रुपमा निरन्तरता दिने नीति लिइने छ ।
- धाप्लाङमा निर्माणधिन पक्की पुलको कार्य निरन्तरता नभएकाले सिघ्र कार्य अगाडी बढाईदिन सम्बन्धित निकायमा पहल गरिनेछ ।
- प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदानबाट निम्न सडक आयोजना सञ्चालन गरिनेछ
 १. सिन्ताङ-मौवाबोटे सडक स्तरोन्नती, वडा नं ३ र ६
 २. घोरिङ्खा-साउनेचउर सडक स्तरोन्नती, वडा नं ४ र ३
- गाउँपालिकास्तरीय अन्य सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (DPR) बनाई स्तरोन्नति गर्नलाई पहल गरिनेछ
- निर्माणधिन गाउँपालिकास्तरीय र वडास्तरीय सडकहरुको समुचित मर्मत संभारको व्यवस्था मिलाईनेछ ।

- गाउँपालिका क्षेत्रमा निर्माण भएका बाटोहरु कच्ची भएकोले बारम्बार मर्मत एवं सम्भार गर्नुपर्ने अवस्था सिर्जना भएकोले मर्मत सम्भारमा छिटो छरितो तरिकाले कार्य गर्न गाउँपालिकाले JCB मेशिनको व्यवस्था गर्न नीति लिएको छ ।

☞ भवन सम्बन्धी नीति:

- गाउँपालिकाको प्रशासनीक RCC भवन निर्माणको लागी विस्तृत परियोजना प्रतिवेदन (DPR)को लागी प्रकृया अगाडी बढाइनेछ
- निर्माण कार्य पुरा हुन नसकेका वडा भवनहरुको निर्माण कार्य सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
- स्वास्थ्य चौकी भवन नभएका वडाहरुमा स्वास्थ्य चौकी निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
- गाउँपालिकाको प्रिफ्याव भवन नजिक सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ
- गाउँपालिकाको प्रिफ्याव भवन अगाडी ट्रस्ट टाईपको अशाह्य कक्ष र प्रतिक्षालय निर्माण गरिनेछ ।
- गाउँपालिकाको प्रिफ्याव भवन नजिक पार्किङ कक्षको निर्माण गरिनेछ ।
- गाउँपालिकास्तरीय सामुदायिक ट्रस्ट भवन निर्माण गर्न पहल गरिनेछ ।

☞ उर्जा सम्बन्धी नीति: यस वराहपोखरी गाउँपालिकालाई विद्युतमैत्री बनाउन तपसिल बमोजिमका नितिहरु अवलम्बन गरिनेछ :

- यस गाउँपालिकाका विद्युत विस्तार हुन बाँकी सबै वडाहरुमा विद्युत विस्तारको पहल गरिनेछ
- विद्युत विस्तारको लागी विद्युत प्राधिकरण, प्रदेश सरकार र संघीय सरकारसँग सहयोगको लागी आवश्यक पहल गरिनेछ
- विजुली बत्ती नपुगेको क्षेत्रमा वैकल्पिक उर्जा शौर्य शक्तिको प्रयोगबाट उज्यालो कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिईने नीति अवलम्बन गरिनेछ ।
- गाउँपालिकाका सबै वडाहरुलाई राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोड्न आवश्यक पहल गरिनेछ ।

☞ संचार सम्बन्धी नीति:

- यस कार्यालयको आर्थिक कारोबार अनलाईन प्रणाली (SUTRA) बाट गरिनुपर्ने र संघ, प्रदेश तथा अन्य निकायहरूबाट हुने सूचनाको आदान प्रदान तथा अन्य अनलाईन प्रणालीहरूको प्रयोग ईन्टरनेट सेवाहरूबाट काम गर्नुपर्ने भएकोले हाल वायरलेस प्रविधिबाट जडित ईन्टरनेट सेवाबाट नियमित सेवा प्रवाह गर्न नसकिएकोले गुणस्तरीय र नियमित ईन्टरनेट सेवा प्रवाह गर्नका लागि अप्टिकल फाइबर प्रणालीबाट सेवा सुचारु गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
- गाउँपालिकाद्वारा निर्माण गरिएको घोप्टेथला र राप्चा डाँडामा निर्माण गरिएको ईन्टरनेटको रिपिटर टावरको संरक्षणको लागि टावर वरीपरी घेराबेराको व्यवस्था मिलाईनेछ ।
- यस गाउँपालिका क्षेत्रमा स्थानीय पत्रिका प्रकाशन र छापाखानाको व्यवस्था नभएकोले त्यस्ता कार्य गर्न ईच्छुक व्यक्ति तथा समुहलाई आवश्यक सहयोग र प्रोत्साहन गर्ने नीति लिईनेछ ।
- यस गाउँपालिका क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिको विकासमा अझ सुधार गर्दै प्रविधिमैत्री गाउँपालिका बनाउन विशेष पहल गरिनेछ ।
- गाउँपालिकामा पत्रकारीताको संस्थागत विकास गर्ग पत्रकारीता सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

२. वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति:

(क) वन तथा वातावरण

- ☞ वन तथा वातावरण संरक्षणको कार्य गर्दा वन डिभिजन कार्यालय, सामुदायिक वन तथा सामुदायिक वन उपभोक्ता महासंघ मार्फत सञ्चालन गरिनेछ ।
- ☞ बालुवा, ढुंगा र गिट्टीको निष्कासन गर्ने क्षेत्र एकीन गरी सो को लागि वातावरणीय प्रभाव मूल्याङ्कन (Environmental Impact Assessment) गराउने कार्यलाई अगाडि बढाईनेछ ।

(ख) विपद्

- ☞ आ व २०७७/०७८ मा गाउँपालिका स्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न पहल गरिनेछ ।

- ☞ आगोलागी, बाढी पहिरो, चढ्याड लगायत कृतिम एवं प्राकृतिक विपदबाट मानवीय एवं भौतिक क्षती भएका पिडित परिवारलाई समयमा नै राहात वितरणको व्यवस्था मिलाईनेछ ।

(ग) कोभिड १९ को कारण सिर्जित विपद्

- ☞ कोभिड १९ का कारण संक्रमित तथा आशंकित व्यक्तिहरूलाई यस गाउँपालिका क्षेत्रमा निर्मित क्वारेन्टाईन केन्द्रमा राख्ने व्यवस्था मिलाईनेछ ।
- ☞ कोभिड संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरूलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्थापन गरिनेछ । साथै यस्तो व्यवस्था गर्दा आवश्यकता अनुसार छिमेकी स्थानीय तहहरूसँग समेत समन्वय र सहकार्य गर्न पहल गरिनेछ ।
- ☞ कोभिड १९ का कारण प्रभावित संक्रमण जोखिम रहँदासम्म अशक्त, अशहाय, एवं आर्थिक रूपले विपन्न व्यक्ति वा परिवारहरूलाई राहातका आवश्यक व्यवस्था गरिनेछ ।
- ☞ कोभिड १९ मा स्थानीय तहबाट खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्री (मास्क, पञ्जा, सेनिटाईजर, पिपिई) हरुको अभाव नहुने गरी बजेट व्यवस्था गरिनेछ ।
- ☞ कोभिड संक्रमणको सम्भावित जोखिममा रहेका व्यक्तिहरूलाई स्थानीयत स्तरमा RDT र PCR परीक्षणको गर्ने व्यवस्था मिलाईदिन प्रदेश तथा संघीय सरकारसँग सहयोगको अपेक्षा गरिनेछ ।
- ☞ कोभिड १९ बाट संक्रमित व्यक्तिहरूलाई आईसोलेशनमा राख्नका लागि आईसोलेशन बेड निर्माण गर्न पहल गरिनेछ ।
- ☞ कोभिड १९ लगायत अन्य विपदबाट पिडित व्यक्ति वा परिवारलाई उपचारको व्यवस्था मिलाउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गर्न पहल गरिनेछ ।
- ☞ कोभिड १९ को रोकथाम र नियन्त्रणको व्यवस्थापन गर्न र अन्य विपदको व्यवस्थापन गर्न स्थानीय प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकमको व्यवस्था गरिनेछ ।

३. आर्थिक विकास

- ☞ कृषि तथा पशु सेवा:

- कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तरगत कृषक दर्ता कार्यक्रम र कृषि तथा पशुपन्छी सम्बन्धी तथ्याङ्क अध्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
 - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत निम्नानुसारका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 १. राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बाली बस्तुहरुको साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन
 २. बाख्राका साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन
 - कृषि सम्बन्धी स्थानीय आवश्यकतानुसार खाद्यान्न आत्मनिर्भरता, आयात प्रतिस्थापना, निर्यात प्रबर्धन, पूर्वाधार तथा बजार विकास कार्यक्रम, आधारभूत प्रयोगशाला/परीक्षण/शिविर सञ्चालन, कृषि प्रसार सेवा टेवा कार्यक्रम आदी सञ्चालन गरिनेछ ।
 - गाउँपालिका क्षेत्रभित्र एग्रोभेट फर्म स्थापना गरी सञ्चालन गर्नेलाई आवश्यक प्रोत्साहन गरिनेछ ।
 - कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रम प्रभावित हुन नदिन यस सम्बन्धी प्राविधिक कर्मचारीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।
 - एक नेपाली एक फलफूलको विरुवा रोप्ने कार्यक्रमलाई प्रभावकारी बनाउन यसको प्रचार प्रसार गरिनेछ ।
 - कृषकहरुलाई पकेट क्षेत्र अनुसार उन्नत जातको बेर्ना, विउविजन र सो को लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउन पहल गरिनेछ ।
 - पशु सम्बन्धी नश्व सुधार कार्यक्रम र आवश्यक पर्ने औषधी उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
 - कृषकहरुलाई कृषि तथा पशु सम्बन्धी प्राविधिक परामर्श उपलब्ध गराईनेछ ।
- ☞ उद्योग/वाणिज्य/आन्तरीक राजश्व प्रबर्धन:
- उद्योगधन्डालाई करमा आबद्ध गराउन PAN र VAT मा दर्ताको लागी करदाता सेवा कार्यालयसँग समन्वय गरी घुम्ती शिविर सञ्चालन गरिनेछ ।

- उद्योगधन्दा दर्ताको लागी घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरी घुम्ती शिविर सञ्चालन गरिनेछ ।
- धाप्लाङ, वंशिला लगायत बालुवा ढुङ्गा गिटी भएका सम्भाव्य क्षेत्रहरूको पहिचान गरी सो को निकासी र बिक्रि वितरणको प्रयोजनका लागी वातावरणीय प्रभाव मूल्याङ्कन गरिनेछ ।
- राजश्व/करका सम्भाव्य क्षेत्रहरू पहिचान गरी करको दायरा वृद्धि गर्न आन्तरीक राजश्व प्रबर्धन सम्बन्धी कार्य योजना तयार गरिनेछ ।

☞ पर्यटन:

- नेपाल सरकारले पर्यटकीय गन्तव्यस्थलको रुपमा घोषणा गरेको वराहपोखरी ताल क्षेत्रमा पर्यटकीय पूर्वाधार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- पर्या पर्यटन प्रबर्धन गर्न तथा स्थानीय रीति रीवाज, धर्म संस्कृति झल्कने किसिमका कार्यक्रमहरूको प्रबर्धन गर्नका लागी वराहपोखरी महोत्सव आयोजना गरिनेछ ।
- सुनापाताल डाँडा, गोकुलथुम्का, घोप्टेथला लगायतका पर्यटकीय स्थलहरूको पर्यटकीय स्थलको रुपमा पहिचान गराउन पहल गरिनेछ ।

☞ सहकारी/ बैंक तथा वित्तीय क्षेत्र सम्बन्धी नीति :

- गाउँपालिकास्तरीय सामाजिक तथा सहकारी संस्थाहरू स्थापना तथा दर्ताको लागी आवश्यक व्यवस्था मिलाईनेछ ।
- गाउँपालिका क्षेत्रमा एकमात्र सनराइज बैंक भएकोले अन्य बैंक तथा वित्तीय संस्थाहरूको स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।

४. सामाजिक विकास

☞ शिक्षा सम्बन्धी

- यस गाउँपालिकाको गत आ.व. मा माध्यमिक र आधारभूत तहमा राखिएका कम्प्युटर अनुदान शिक्षकहरूलाई निरन्तरता दिईनेछ ।
- गाउँ शिक्षा समितिलाई शिक्षाको गुणस्तर कायम गर्न परिचालन गरिनेछ ।
- आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धी व्यवस्थापन गाउँपालिकाबाट गरिनेछ ।

- विद्यालयमा कार्यरत लेखा कर्मचारी, बाल सहयोगी शिक्षिका, विद्यालय कर्मचारीहरुको मनोबल उच्च राख्न आवश्यक प्रोत्साहन गरिनेछ ।
- यस गाउँपालिकाको शिक्षा शाखाका कर्मचारीहरुद्वारा विद्यालयहरुको शैक्षिक गतिविधि प्रभावकारी र गुणस्तरीय बनाउन महिनामा कम्तिमा ८ वटा विद्यालयहरुको अनुगमन गराई मासिक प्रतिवेदन शिक्षा समितिमा पेश गर्ने व्यवस्था मिलाईनेछ ।
- विद्यार्थीहरुको अन्तरनिहित क्षमता वृद्धि गर्न अन्तर-विद्यालय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
- अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय बाल दिवश विविध कार्यक्रम गरि मनाईनेछ ।
- सबै बालबालिकाहरुलाई विद्यालयमा पहुँच स्थापित गरी विद्यालय बाहिर रहने बालबालिकाको संख्यामा न्यूनीकरण गरिनेछ ।
- गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि बाल विकास केन्द्रको व्यवस्थापन गर्दै आधारभूत तहको व्यवस्थापनमा विशेष जोड दिईनेछ ।
- यस गाउँपालिका वडा नं १ स्थित सञ्चालित शंखेश्वरी मा वि मा १०+२ सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
- विद्यालयको भौतिक पूर्वाधारमा क्रमशः सुधार गरिँदै लगिनेछ ।
- विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिन पहल गरिनेछ ।
- प्रत्येक विद्यालयमा शिक्षा सम्बन्धी एकीकृत सूचना व्यवस्थापन प्रणाली (IEMIS) लाई अनिवार्य गरिनेछ ।
- कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक र विद्यालयलाई प्रोत्साहनको लागि उचित व्यवस्था गरिनेछ ।
- विद्यालयमा शैक्षिक गुणस्तर कायम गरी राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन र मूल्याङ्कन योग्य नतिजा हासिल गर्न नसके विद्यालयलाई कारबाही गर्ने नीति अवलम्बन गरिनेछ ।
- SEE मा गाउँपालिका भित्र उत्कृष्ट हुने छात्रछात्रालाई प्रोत्साहन गरिने नीति लिईएको छ ।
- विद्यालयमा अपाङ्गमैत्री वातावरणको व्यवस्थापन गरी विद्यार्थीको पठनपाठनमा विशेष व्यवस्था मिलाईनेछ ।

- कृषि प्राविधिक शिक्षालय स्थापना गर्न पहल गरिनेछ ।
- गाउँपालिकाको विस्तृत परिचय दिने पार्श्वचित्र निर्माण गरिनेछ ।
- आधारभूत विद्यालय तहमा स्थानीय मातृभाषा (राई/मगर) मा कक्षा सञ्चालन गर्न पाठ्यक्रम निर्माण गरिनेछ ।

☞ खानेपानी तथा सरसफाई

- गाउँपालिका भित्रका नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नका लागि पानीका मुहान संरक्षण तथा सुद्धिकरण गर्दै लगिनेछ ।
- सबै नागरिकलाई खानेपानी पहुँच विस्तार गर्न आवश्यक योजनाहरु संचालन गरिनेछ ।
- पालिकाभित्रका सबै सार्वजनिक निकायहरुमा सुविधा सम्पन्न शौचालय निर्माण गर्ने नीति लिईनेछ । सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गर्न पहल गरिनेछ ।

☞ स्वास्थ्य

- स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जन-स्वास्थ्य सेवाहरु र उपचरात्मक सेवाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ ।
- खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जन-स्वास्थ्यसँग सम्बन्धीत आधारभूत सेवा-सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई परिचालन गरिनेछ ।
- "स्वास्थ्य नै धन हो" भन्ने मूल नारालाई आधारमानी सबै नागरिकलाई गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गराईनेछ ।
- बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
- स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित गर्दै निकट भविष्यमा गाउँपालिकास्तरीय सुविधा सम्पन्न अस्पताल निर्माण गरी संचालन गर्न पहल गरिनेछ ।
- आवश्यकतानुसार सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिदै लगिनेछ ।
- दिर्घरोगीहरुलाई आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।

☞ संस्कृति

- स्थानीय भाषा, रहन-सहन, भेष-भुषा, पर्व, रीति-रिवाज झल्कने मौलिक संस्कृतिका कार्यक्रमहरु संचालन गर्न पहल गरिनेछ ।

- विभिन्न भेष-भुषा, बाजा-गाजा तथा धार्मिक पुस्तकहरूको धार्मिक संग्राहालय निर्माण गर्न पहल गरिनेछ ।

☞ लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा

- लक्षित वर्गका लागि सशक्तिकरण गर्ने र उनीहरूलाई समाजको मूलधारमा ल्याउने प्रकृतिका कार्यक्रमहरू संचालन गरिने नीति अवलम्बन गरिनेछ ।
- मानव अधिकारको उच्च सम्मान गर्दै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण गर्ने नीति लिईनेछ ।
- ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ ।
- वृद्धाश्रम निर्माणको लागि पहल गरिनेछ ।
- बाल विवाह, बहुविवाह र अनमेल विवाहलाई निरुत्साहित गर्न विशेष कदम चालिनेछ ।
- स्वास्थ्य संस्थाहरूमा श्रोत साधनले भ्याएसम्म औषधिको व्यवस्था गरिनेछ ।

५. संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन

☞ संस्थागत विकास सम्बन्धी नीति

- कार्यालय व्यवस्थापनमा प्रभावकारिता ल्याईनेछ ।
- आन्तरिक श्रोत वृद्धि गर्न थप करका क्षेत्रहरू पहिचान गरिनेछ ।
- कर्मचारीको लागि कार्यालयमा उचित कार्यवातावरणको व्यवस्था गरिनेछ ।
- कर्मचारीको क्षमता विकासको लागि NASC द्वारा हुने तालिममा सिफारिस गरिनेछ ।
- कार्य सम्पादन मूल्यांकनको आधारमा कर्मचारीलाई पुरस्कार तथा सुधार (Reward & Improvement) को व्यवस्था मिलाईनेछ ।

☞ सेवा प्रवाह तथा सुशासन सम्बन्धी नीति

- सार्वजनिक सेवा प्रवाहलाई विभेद रहित बनाउँदै गुणस्तरीय, पारदर्शी, छिटोछरितो, झन्झट रहित ढंगले सरलीकृत रूपमा सेवा प्रवाह गर्ने नीति अवलम्बन गरिनेछ ।
- सेवा प्रवाहलाई विद्युतीय शासन एवम् प्रविधिमैत्री बनाउन पहल गरिनेछ ।
- सेवा प्रवाहको मापदण्ड निर्धारण गरिनेछ ।
- वित्तीय अनुशासन कायम गरिनेछ ।
- अन्तिम लेखापरीक्षण तथा बेरुजु फछ्छौँटमा तदारुकता ल्याईनेछ ।

- आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाईनेछ ।
- अर्धवार्षिक रुपमा सार्वजनिक सुनुवाई गरिनेछ ।
- कर्मचारी बैठक २/२ महिनामा गरी गुनासो व्यवस्थापन गरिनेछ ।
- यस गाउँपालिकाको कार्यालयमा सूचना पाटी, गुनासो पेटी, सहायता कक्ष (Help Desk)/सोधपुछ कक्षको व्यवस्थापन गरिनेछ ।
- केन्द्र र प्रदेशस्तरीय निकायसँगको समन्वय र पहलमा गाउँपालिकाबासीले जीउ धनको सुरक्षाको प्रत्याभूति महसुस गर्न सकिने गरी शान्ति सुरक्षाको व्यवस्था मिलाईनेछ ।
- शान्ति सुरक्षा कायम गर्नका लागि वडा नं २ स्थित धाप्लाङघाट र वडा नं ५ स्थित वंशिलाघाटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गरिनेछ ।
- कोभिड १९ को रोकथाम र नियन्त्रणको कार्यमा अग्रपंतिमा रहेर कार्य गर्ने प्रशासनीक कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई श्रोत साधनले भ्याएसम्म जोखिम भत्ताको व्यवस्था गरिनेछ ।
- नेपाल इन्जिनियरीङ सेवाका प्राविधिक कर्मचाहरुलाई फिल्डमा खटे वापत तोकिए बमोजिम प्राविधिक भत्ताको व्यवस्था गरिनेछ ।

६. युवा तथा खेलकूद

- ☞ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकूद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकूदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने माध्यमको रुपमा विकास गर्ने संवैधानिक नीति रहेकोले यसलाई कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ ।
- ☞ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकामा सञ्चालन गरिनेछ ।
- ☞ यस गाउँपालिका क्षेत्रभित्रका खेलाडीहरुलाई अन्य गाउँपालिका र जिल्लाहरुमा सञ्चालन हुने खेलकूद प्रतियोगितामा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।
- ☞ पालिकास्तरीय महिला तथा पुरुष स्तरीय फुटबल तथा भलिवल प्रतियोगिता संचालन गरिनेछ ।
- ☞ खेलकूद क्षेत्रको विकासको लागि पालिका स्तरीय खेलमैदान र वडास्तरीय खेलमैदान निर्माण गरिदै लगिनेछ ।

- ☞ बेरोजगार युवाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको माध्यमबाट रोजगारी सृजना गर्दै लगिनेछ ।
- ☞ युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि सीप विकास सम्बन्धी उद्यमशीलता कार्यक्रम संचालन गरिनेछ ।
- ☞ खेलाडिहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाउन पहल गरिनेछ ।

७. गरिवि निवारण सम्बन्धी नीति

- ☞ लघुउद्यम विकास कार्यक्रम अन्तरगत निम्नानुसार कार्यक्रमहरू सञ्चालन गरिनेछ
 १. प्रतिस्पर्धात्मक छनौट भएका व्यवसाय विकास सेवा प्रदायक संस्थाहरू मार्फत अघुउद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गर्ने
 २. प्रतिस्पर्धी छनौट भएका व्यवसाय विकास सेवा प्रदायक संस्थापक मार्फत उद्यमीको स्तरोन्नती (आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम)
 ३. सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण
- ☞ प्रधानमन्त्री रोजगार कार्यक्रम
 १. यस कार्यक्रम अन्तरगत विपन्न १०० जना श्रमिकको छनौट गरी तोकिएको आयोजनामा तोकिएको दैनिक ज्यालामा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।
 २. उक्त कार्यक्रम सञ्चालन गर्न रोजगार सेवा केन्द्रमा तोकिए बमोजिमको प्रकृया अपनाई रोजगार संयोजकको छनौट गरिनेछ ।
- ☞ गरिवी निवारण कोषद्वारा प्रबर्धित सामुदायिक संस्थाहरूलाई सहकारी संस्थामा विकास गरी रोजगारी प्रबर्धन गरिनेछ । (संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नं ९१)

८. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण र सामाजिक सुरक्षा सम्बन्धी नीति

- ☞ सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन लाभग्राहीहरूको बैंकमा खाता खोली बैंकिङ प्रणाली मार्फत भत्ता वितरणको व्यवस्था मिलाईनेछ ।
- ☞ प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सिविर सञ्चालन गरिनेछ ।

९. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी नीति

- ☞ लैंगिक हिंसा नियन्त्रणको लागी यस गाउँपालिकामा लैंगिक हिंसा निवारण कोष स्थापना गरी आवश्यक रकमको व्यवस्था गरिनेछ ।
- ☞ महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरीक तथा यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुको तथ्यांक संकलन गरिनेछ ।
- ☞ समाजमा रहेका कुरीति, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसारप्रसार विरुद्ध जनचेतनामुलक कार्यक्रम तथा अभियान सञ्चालन गरिनेछ ।
- ☞ महिला विकास कार्यक्रमद्वारा प्रबर्धित महिला सहकारी संस्थाहरुको सुदृढीकरण एवं यस गाउँपालिकाको महिला उद्यमी संजाल स्थापनाको लागि सहजीकरण गरिनेछ ।
- ☞ प्रत्येक वडामा महिला सहकारी संस्था दर्ता गराई महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेलाई आवश्यक अनुदान सहयोग गरिनेछ ।
- ☞ अपांग व्यक्तिहरुलाई सीपमुलक तालिम प्रदान गरी व्यवसाय सञ्चालन गर्न आवश्यक अनुदान सहयोग गरिनेछ ।
- ☞ बालक्लब गठन गर्न आवश्यक सहयोग गरिनेछ ।

१०. सार्वजनिक सम्पतीको सुरक्षा सम्बन्धी नीति

- ☞ यस गाउँपालिकाको वडा नं १ स्थित शंखेश्वर महादेवको नाममा रहेको गुठी एवं सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाई बसेका अतिक्रमणकारीहरुलाई घर टहरा हटाउन पटक पटक सूचना प्रकाशन गरी म्याद दिँदा पनि हालसम्म अटेर गरी नहटाएकोले स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोग लिई अतिक्रमण क्षेत्रमा बनेका घर टहरा हटाई सरकारी एवं गुठी जग्गाको संरक्षण गरिनेछ ।
- ☞ यस गाउँपालिका क्षेत्र भित्र रहेका सरकारी, सार्वजनिक र गुठीको जग्गाको अभिलेख व्यवस्थापन गरिनेछ ।

११. विगत आ व मा जस्तै आगामी आ व २०७७/०७८ मा पनि अध्यक्षजू र उपाध्यक्षजू कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

अन्त्यमा,

यो नीति तथा कार्यक्रमको मस्यौंदा तयार गर्न गठित मस्यौंदा समितिका पदाधिकारीहरु गाउँपालिका उपाध्य श्री गोमा मगर, प्रमुख प्रशासकीय अधिकृत श्री बसन्त न्यौपाने र सूचना प्रविधि अधिकृत श्री सुजिव तामाङलाई विशेष धन्यवाद दिँदै बजेट तथा कार्यक्रम समितिका पदाधिकारीहरु, यस गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, यस नीति

तथा कार्यक्रम तयार गर्न अमूल्य सल्लाह र सुझाव दिनु हुने राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीवी, समाजसेवी र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुप्रति हार्दिक धन्यवाद दिन चाहान्छु । साथै "समृद्ध वराहपोखरी: सुखी वराहपोखरीबासी" र "कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार: सभ्य र समृद्ध वराहपोखरी गाउँपालिकाको मूल आधार" भन्ने अभियानमा जुट्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद !